

नेपाल लाइफ इन्स्योरेन्स

NEPAL LIFE INSURANCE CO. LTD.

HEAD OFFICE: Classic Complex, Kathmandu, Nepal

PHONE: 01-5970592 P.O.BOX 11030

EMAIL: customer.service@nepallife.com.np

WEB: www.nepallife.com.np

CUSTOMER HELPLINE : 01-5970971 9801170971

नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना

नारी सुरक्षा जीवन बीमा योजना

यस योजना अन्तर्गत बीमाइको दायारा अनुसार वार्षिक किस्तामा रकम भुक्तानी हुनुका साथै समयक्रम सँगै बढ्दो मृत्यु लाभ प्रदान हुने हुँदा ठूलो जोखिम वहनको सुविधा र नियमित आर्थिक प्रवाहको सुनिश्चितता प्रदान गर्दछ।

नेपाल लाइफ
इन्स्योरेन्स

किनकि जीवन अमूल्य छ...

विशेषताहरू

- बीमा योजनाको नाम : नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना
- बीमा योजनाको प्रकार : अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने)
- न्यूनतम बीमा रकम : रु २५०,००० (दुई लाख पचास हजार)
- अधिकतम बीमा रकम : आयश्रोतको आधारमा गर्न सकिने
- प्रवेश उमेर : १८ वर्ष देखि ६५ वर्ष सम्म
- बीमा अवधि : १०, १५, २० र २५ वर्ष
- बीमा समाप्तिमा अधिकतम उमेर : ७५ वर्ष
- बीमाशुल्क भुक्तानी तरिका : वार्षिक, अर्धवार्षिक, त्रैमासिक, तथा मासिक

राइडरको छेचिक सुविधा प्रवेश र समाप्तिमा अधिकतम उमेर

राइडर	छेचिक सुविधा प्रवेश उमेर	समाप्तिमा अधिकतम उमेर
(ADB, ADB/ PTD/PWB)	१८ वर्ष देखि ६० वर्ष सम्म	७० वर्ष सम्म
गर्भावस्था जटिलता पुरक करार	२० वर्ष देखि ४० वर्ष सम्म	५० वर्ष सम्म
गर्भावस्था स्थाहार पुरक करार	२० वर्ष देखि ४० वर्ष सम्म	४५ वर्ष सम्म
Term Rider	१८ वर्ष देखि ५० वर्ष सम्म	६० वर्ष सम्म

वार्षिक नगद सुविधा

बीमालेख चालु रही बीमित जीवित रहेमा बीमालेखको हरेक वार्षिकोत्सवमा बीमा रकमको आधारमा तपसिल बमोजिमको रकम प्रदान गरिने छ ।

बीमा रकम	नगद सुविधा	बीमा रकम	नगद सुविधा
२५०,००० देखि ३४९,०००	२,५००	१०,००,००० देखि २४,९९,०००	१०,०००
३५०,००० देखि ४४९,०००	३,५००	२५,००,००० देखि ४९,९९,०००	१५,०००
४५०,००० देखि ५४९,०००	४,५००	५०,००,००० देखि ७४,९९,०००	२०,०००
५५०,००० देखि ६९९,०००	५,५००	७५,००,००० देखि ९९,९९,०००	२५,०००
७००,००० देखि ८४९,०००	७,०००	१,००,००,००० भन्दा माथि	३०,०००
८५०,००० देखि ९९९,०००	८,५००		

बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा


बीमालेख चालु रही बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा मूल बीमा रकम र अर्जित बोनस एकमुष्ट दिइने छ ।

बीमा अवधि भित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा

बीमालेख चालु रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमा रकम र अर्जित बोनस एकमुष्ट प्रदान गरिने छ । यसरी मृत्युमा प्रदान गरिने बीमा रकम हरेक ५ वर्षमा २५% ले बढ्ने छ ।

(नोट : यहाँ गणना हुने अर्जित बोनस भने वृद्धि भएको बीमा रकम नभई मूल बीमा रकम नै गणना हुनेछ ।)

उदाहरणको लागि २५ वर्ष अवधि भएको ५ लाखको बीमा रकमको मृत्यु लाभ निम्न अनुसार हुनेछ ।



थप गरिएको छेचिक पुरक करार सुविधाहरू (प्रस्तावको लागी मात्र)

